

बोदेवरसाईन नगरपालिका
वडा कार्यालय वडा नं.
कृषि विकास शाखा
स्थलगत वडा स्तरीय कृषक तालिम कार्यक्रम
सहभागिता आवेदन फाराम

दर्ता नं:	मिति: २०८३ साल
-----------	----------------

१. व्यक्तिगत विवरण

पूरा नाम		जन्म मिति	
उमेर		जातजाति/समुदाय	
लिङ्ग		वडा नं, टोल/बस्ती	
नागरिकता नं		सम्पर्क नम्बर	

२. परिवार तथा जग्गाजमिन विवरण

परिवारको कुल सदस्य संख्या		आफ्नै जमिन / भाडाको जमिन	
परिवारको मुख्य पेशा		सिँचाइको स्रोत	
कृषियोग्य जमिन (कठ्ठा/बिघा)			

३. कृषि सम्बन्धी विवरण

मुख्य बाली		पशुको प्रकार तथा संख्या	
सहायक बाली		कृषि समूह/सहकारीमा आबद्ध	
पशुपालन (छ/छैन)		समूह/सहकारीको नाम	

४. यसअघि तालिममा सहभागिता

यसअघि कुनै कृषि तालिममा सहभागी हुनुभएको छ?

छ <input type="checkbox"/>	छैन <input type="checkbox"/>
छ भने: कहिले	
कस्तो तालिम	
आयोजक संस्था	

५. हालको मुख्य समस्याहरू

तपाईंको खेतीमा हाल सामना गरिरहनुभएका समस्याहरू लेख्नुहोस् :

क.	
ख.	
ग.	

६. तालिममा सिक्न चाहनुभएको विषय

--	--

७. विशेष वर्ग पहिचान (छनोटका लागि)

तपाईं निम्न मध्ये कुन वर्गमा पर्नुहुन्छ? (✓ चिह्न लगाउनुहोस्)

<input type="checkbox"/> महिला	<input type="checkbox"/> दलित समुदाय
<input type="checkbox"/> जनजाति/आदिवासी	<input type="checkbox"/> अपाङ्गता भएको व्यक्ति
<input type="checkbox"/> एकल महिला	<input type="checkbox"/> गरिबी रेखामुनिको परिवार
<input type="checkbox"/> युवा कृषक (१८-३५ वर्ष)	<input type="checkbox"/> माथि उल्लेखित कुनै पनि होइन

८. घोषणा

मैले माथि उल्लेखित विवरण सत्य र यथार्थ भरेको छु। झुठा विवरण भरेको ठहरिएमा छनोटबाट स्वतः बञ्चित हुने र भविष्यमा यस्तो कार्यक्रममा सहभागी हुन नपाउने व्यहोरा मञ्जुर छ।

आवेदकको दस्तखत:	मिति:
-----------------------	-------------

वडा कार्यालय प्रयोजनका लागि मात्र

दर्ता गर्ने कर्मचारीको नाम	
दर्ता मिति	
छनोट भयो / भएन	
छनोट नभएको कारण	
कर्मचारीको दस्तखत	